

गल्छी गाउँपालिका उपाध्यक्ष श्री राधा तिमल्सिना (लामिछाने) द्वारा प्रस्तुत आ.व.२०७७/०७८ को वार्षिक बजेट
वक्तव्य

गाउँसभाका सदस्यज्यूहरु,
प्रमुख अतिथि ज्यू
अतिथि ज्यू
कर्मचारीहरु,
पत्रकार मित्रहरु,
सुरक्षाकर्मी लगायत अन्य उपस्थित महानुभावहरु

नेपालको संविधानले गरेको संघिय व्यवस्था अनुरूप आज गल्छी गाउँपालिकाको उपाध्यक्षको हैसियतले यस सम्मानित सभा समक्ष आ.व. ०७७/०७८ को वजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएकी छु ।

सर्वप्रथमतः यो देश र जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउन विभिन्न कालखण्डमा गरिएका ऐतिहासिक संघर्ष तथा आन्दोलनमा शहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै गल्छी गाउँपालिकामा न्यायपूर्ण समाज निर्माण र समृद्धीको मार्गमा एकताबद्ध रहेका सम्पूर्ण गल्छी बासी र गल्छीका आदरणीय अग्रज राजनीतिक नेतृत्व प्रति उच्च सम्मान गर्न चाहन्छु ।

यसै सन्दर्भमा सडक दुर्घटनामा परि उपचार्य यस सभाका सदस्य एबम् गल्छी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष श्री पूर्णप्रसाद खतिवडाज्यूको सिध्न स्वास्थ्यलाभको कामना समेत गर्न चाहन्छु ।

यस गल्छी गाउँकार्यपालिकाले संघीय सरकार र प्रदेश सरकार संग नेपाल को संविधान अनुसार सहअस्तित्व, समन्वय र सहकार्यमा रही समृद्ध गल्छी गाउँपालिका निर्माणका लागि दीर्घकालीन सोचका साथ अगाडी बढि रहेको जानकारी गराउन चाहन्छु । ३०,०३२ जनसंख्या रहेको यस गाउँपालिका १२९.०८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएर रहेको छ । प्रति वर्ग कि.मी. २१६ जनघनत्व रहेको यस गाउँपालिकामा ऐतिहासिक रानीमाला , रणकालिका मन्दिर , गुप्तेश्वर गुफा , महाभारत लेक भूमिचुली , पापद्वार, धर्मद्वार लगायतका स्थान र कल्लेरीटार , फोर्सेटार, डल्टार, भल्टार, खन्टार लगायतका अधिकांश क्षेत्रहरु कृषि , व्यापार र पर्यटनमा प्रचुर सम्भावना बोकेका छन् ।

यस गाउँपालिकामा विशेष गरी हिन्दू र बौद्ध धर्मावालम्बीहरुको बसोबास रहनुका साथै ब्राह्मण , क्षेत्री र तामाङ्ग जातिको वाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई मुख्य पेशाको रूपमा ऐतिहासिक काल देखी नै अंगाल्दै आएका छन् । काठमाडौँ उपत्यकाबाट नजिक रहेकोले यस गाउँपालिकाको आर्थिक सामाजिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु सोही बजार क्षेत्रमा वढी खपत र विक्री हुने गरेको छ । भौगोलिक रूपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस क्षेत्रमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् । यस गाउँपालिकालाई एक सक्षम गाउँपालिकाको रूपमा स्थापना गर्ने चुनौति समग्र गाउँवासी तथा सरकारी र गैरसरकारी निकायहरुको

काँधमा आई परेको छ । यहाँ भएका सम्भावनाहरूलाई अवसरमा परिणत गर्न र यहाँ रहेका समस्याहरूको न्यूनीकरण गर्ने क्रममा योजनाबद्ध तरिकाबाट लाग्नु पर्ने आवश्यकता रहेको छ ।

आदरणीय सभाध्यक्षज्यू

विश्वभर महामारीको रूपमा फैलदै गईरहेको नोवेल कोरोना (कोभिड - १९) भाईरसका कारण लामो समय बन्दाबन्दि भई विकास निर्माण कार्य लाग्यत राजस्व संकलन तथा सेवा प्रवाहमा ठुलो असर परेको र अझै बढ्न सक्ने जानकारी सबैमा विदितै: छ । कठिन समयमा गाउँपालिका भित्र हुन सक्ने संक्रमण रोकी विकास निर्माण लगायत उद्योग धन्दा, रोजगारीको अवसर निर्माण गर्नु पर्ने चुनौति गाउँपालिकालाई छुँदै छ । स्वदेश तथा विदेशमा रही रोजगार गर्दै आएका धेरै गल्छी बासीहरूको रोजगार गुम्ने र सो जनशक्तिलाई उचित ब्यबस्थापन गर्नु पर्ने अबस्था छिटै आउँदैछ । यस्तो विषम परिस्थितिमा गल्छी गाउँपालिका परिवार आफ्ना जनताको सुरक्षाका लागि हर प्रहर प्रयास गरिरहेको छ र गर्नेनै छ । जनाताको जिउ धन सुरक्षामा गाउँपालिका परिवार पूर्ण लागिपर्ने कुरा यस सम्माननीय सभा मार्फत सबै गल्छी बासिलाई विश्वस्त दिलाउन चाहन्छु । लामो समयदेखिको विषम परिस्थितिले गर्दा चालु आ.व. मा सोचेको जस्तो उपलब्धि हाँसिल गर्न नसके पनि गल्छी बासिले केहि उदारणीय, न्यायोचित उपलब्धि पक्कै महशुस गर्न पायका छन् । यसै क्रममा अब म चालु आ.व. ०७६/७७ को कार्यक्रममा समावेश भएका केहि मुख्य उपलब्धि प्रस्तुत गर्न चाहन्छु ।

- गाउँपालिका भित्रका सबै नागरिकहरूले आफ्नो आफ्नो वडामा संचालित स्वास्थ्य चौकी वा स्वास्थ्य सेवा ईकाईबाट सेवा लिन सक्ने ब्यबस्था मिलाईएको छ ।
- बढीमा १० मिनेटको समयमा गाउँ टोल बाट सडकसम्म पुग्ने ब्यबस्था मिलाईएको छ ।
- केहि ठुला निर्माणधिन खानेपानि योजना बाहेक सबै क्षेत्रमा सुलभ तरिकाले खानेपानिको ब्यबस्था मिलाईसकिएको छ ।
- २०७२ सालको महाभूकम्पबाट क्षति भएका घरहरूको ८०% पुनर्निर्माणका कार्य सम्पन्न भएका छन् ।
- आवश्यकता अनुसारका ठाउँहरूमा काठेपोल बिस्तार गर्दै गाउँपालिका भित्रका सबै क्षेत्रमा विद्युत् सेवा बिस्तार गरिएको छ ।
- कृषि क्षेत्रलाई बिसेष बजेट ब्यबस्थापन गरि आधुनिकीकरण गर्न ५०% अनुदान मार्फत करिब ३०० वटा मिनी टिलर (हाते ट्राक्टर) बितरण कार्य सम्पन्न गरि आगामी आ.व.मा निरन्तरताका लागि पहल गरिएको छ ।
- सूचना प्रविधिको प्रयोग गरि ८०% प्रशासनिक सेवाहरू आफ्नै वडा कार्यालय बाट सरल र सुलभ तरिकाले लिन सकिने ब्यबस्था मिलाईएको छ ।
- बैरेनी स्वास्थ्य चौकीमा कुरुवा समेतका लागि बस्नेखाने ब्यबस्था सहितको सुत्केरी भवन निर्माण गरि संचालनमा ल्याईएको छ ।
- नियमित सेवा अतिरिक्त सबै वडामा पशु स्वास्थ्य शिविर संचालन गरि सेवा प्रवाह हुदै आईरहेको छ ।
- स्वास्थ्य सेवालार्ई थप बिस्तार गर्दै लैजाने प्रक्रिया स्वरूप बैरेनी स्वास्थ्य चौकीमा ल्याब सहित ए.बि.बि.एस डाक्टरको ब्यबस्था गरिएको छ ।
- समपुरक कोषमा आवश्यक बजेटको प्रबन्ध गरि प्रदेश सरकार र संघीय सरकारको समपुरक अनुदान बाट आठै वडाका वडा कार्यालय सम्म पुग्ने गरि ग्रामिण सडक निर्माण कार्य सम्पन्न भएको छ ।

- टुके खानेपानी योजनाको लागि करिब १५ लाख बजेट बराबरको खानेपानी पाईप खरिद गरि लागत अनुमान र वडा कार्यालयको सिफारिसका आधारमा माग बमोजिम खानेपानी पाईप वितरण गरिएको छ ।
- सडक दुर्घटना , मातृशिशुको जिउ ज्यानको सम्प्रक्षणका लागि गाउँपालिकाको तर्फ बाट बैरेनी हे.पो मार्फत सहलिएत दरमा एम्बुलेन्स सेवा संचालनमा ल्याईएको छ ।
- सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक वडाका बस्तिमा अध्यक्ष ज्युको नेतृत्व र वडा अध्यक्षज्युको संयोजनमा एकिकृत सेवा जस्तै स्वास्थ्य शिविर , अपाङ्ग जेष्ठ नागरिक परिचय पत्र वितरण कार्य सबै वडामा सम्पन्न गरिएको छ ।
- गल्छी गाउँपालिकाको सबै क्रियाकलाप सामाजिक संजाल मार्फत जानकारी गराउने उदेश्यले वेभसाईट, मोबाईल एप्लीकेशन, डिजीटल बोर्ड जस्ता सूचना प्रविधिको प्रयोग गरिएको छ ।
- सहरी आयोजना बाट सडक बत्तिको व्यवस्था नभएका ठाउँहरूमा थप १५ वटा सडक सोलार बत्ति जडान कार्य सम्पन्न भएको छ ।

आदरणीय सभाध्यक्षज्यू

यसै क्रममा अब म आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेटका उद्देश्य तथा प्राथमिकताहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु । आगामी वजेट निम्न उद्देश्य प्राप्तिका केन्द्रित रहेको ब्यहोरा यस सभा समक्ष अनुरोध गरेकी छु ।

- कोरोना रोकथाम र विपद् ब्यबस्थापनलाई विशेष कोषको प्रबन्ध गर्ने ।
- कोरोनाबाट प्रभावित जनशक्तिलाई युवा स्वरोजगार कार्यक्रम मार्फत परिचालित गर्ने ।
- बैरेनी स्वास्थ्य चौकी लाई २५ शैयाको अस्पतालमा रुपान्तरणार्न पूर्वाधार निर्माण कार्य अगाडी बढाउने ।
- सबै वडा कार्यालय र स्वास्थ्य सेवा ईकाई सम्म पुग्ने सडकहरू मर्मत नाला कल्भर्ट गरि ,सर्वयाम सडकको निर्माण गर्ने ।
- सबै नागरिकहरूलाई खानेपानीको सुविधा पुर्याउने ।
- काठेपोल हटाई सुरक्षित फलामे पोल्को ब्यबस्था गरि उज्यालो युक्त गल्छी बनाउने ।
- फोहोर ब्यबस्थापनका लागि ल्याण्डफिल्ड साईट निर्माण कार्य सम्पन्न गरि वातावरण मैत्री र पूर्ण सरसफाई युक्त गाउँपालिका बनाउने ।
- सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म दिवा खाजा संचालन निरन्तरता दिने ।
- एक घर एक कृषि सहकारी सदस्यको अबधारणालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याई कृषकको जिवनस्तरमा आमूल परिवर्तन ल्याउने ।

आगामी आर्थिक वर्ष ०७६/०७७ को बजेटका प्राथमिकीकरण गर्दा निम्न आधारहरू लिईएको ब्यहोरा यस सम्मानित सभा समक्ष निवेदन गर्दछु ।

- विपद् ब्यबस्थापनमा योगदान पुर्याउने
- उत्पादनमूलक र छिटो प्रतिफल दिने
- आर्थिक विकासमा योगदान पुर्याउने
- राजस्व परिचालनमा योगदान पुर्याउने
- संस्थागत बिकास र सुशासनमाअ योगदान पुर्याउने

आदरणीय सभाध्यक्षज्यू

- आर्थिक विकास तर्फ कृषि अन्तरगतका विभिन्न कार्यक्रम संचालन गर्न रु ९२ लाख ५० हजार विनियोजन गरेकी छु ।
- पशु सेवा तर्फको विभिन्न कार्यक्रम संचालन गर्न रु ६० लाख २० हजार विनियोजन गरेकी छु ।
- सहकारी तर्फको विभिन्न कार्यक्रम संचालन गर्न रु ९ लाख विनियोजन गरेकी छु ।
- उद्योग तर्फको विभिन्न कार्यक्रम संचालन गर्न रु २३ लाख १० हजार विनियोजन गरेकी छु ।
- सामाजिक विकास तर्फ स्वास्थ्य अन्तरगत विभिन्न कार्यक्रम संचालन गर्न रु १ करोड ५५ लाख ५० हजार विनियोजन गरेकी छु ।
- शिक्षा तर्फ विभिन्न कार्यक्रम संचालन गर्न रु १ करोड १८ लाख १२ हजार लाख विनियोजन गरेकी छु ।
- महिला तथा बालबालिका तर्फको विभिन्न कार्यक्रम संचालन गर्न रु ६० लाख ६० हजार विनियोजन गरेकी छु ।
- आयुर्वेद तर्फको विभिन्न कार्यक्रम संचालन गर्न रु १२ लाख ७० हजार विनियोजन गरेकी छु ।
- पूर्वाधार विकास तर्फको विभिन्न कार्यक्रम संचालन गर्न रु ८ करोड ४४ लाख विनियोजन गरेकी छु ।
- वित्तीय ब्यबस्थापन तथा सुशासन तर्फको विभिन्न कार्यक्रम संचालन गर्न रु ४६ लाख ५० हजार विनियोजन गरेकी छु ।
- विपद् ब्यबस्थापन बातावरण विकास तर्फ वातावरण र सरसफाई अन्तरगत विभिन्न कार्यक्रम संचालन गर्न रु २२ लाख ५० हजार विनियोजन गरेकी छु ।
- बन तर्फ विभिन्न कार्यक्रम संचालन गर्न आवश्यक बजेट विनियोजन गरेकी छु ।
- विपद् ब्यबस्थापन तर्फको विभिन्न कार्यक्रम संचालन गर्न रु ४५ लाख विनियोजन गरेकी छु ।

आदरणीय सभाध्यक्षज्यू,

अव म आगामी वर्षका लागि विनियोजन गरेको बजेट प्रस्तुत गर्न चाहान्छु । गल्छी गाउपालिकाको आगामी वर्षका लागि वित्तीय समानिकरण ससर्त राजस्व बाडफाड सवारी साधन कर, आन्तरिक श्रोत र अन्य आमदानि गरि कुल रु ६६ करोड ०७ लाख ८१ हजार बजेट गल्छी गाउपालिकाको सँचित कोषवाट खर्च गर्ने गरि विनियोजन गरेको जानकारी गराउंदछु ।

अन्त्यमा,

यस गाउपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा सहयोग पुर्याउनु हुने गल्छी गाउँ सभाका सभाध्यक्ष ज्यू, सम्पुर्ण सभासदस्यज्यूहरु, गल्छी गाउँ कार्यपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत ज्यू लगायत सम्पुर्ण कर्मचारी मित्रहरु र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।

धन्यवाद ।

श्री राधा तिमल्सिना (लामिछाने)

उपाध्यक्ष

२०७७/०३/१०